

# श्री उपराष्ट्रपतिको कार्यालय

आ.व. २०७२।०७३  
(माघदेखि चैत्र मसान्तसम्म)

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) को प्रयोजनको लागि जारी गरिएको जानकारी

# श्री उपराष्ट्रपतिको कार्यालय

## आ.व. २०७२।७३ को तेस्रो तीन महिना

### (माघदेखि चैत्र मसान्तसम्म)

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) को प्रयोजनको लागि जारी गरिएको जानकारी

#### १. निकायको स्वरूप र प्रकृति:

नेपालको संविधान, २०७२ को धारा ६७ ले नेपालमा एक उपराष्ट्रपति रहने व्यवस्था गरेको छ। राष्ट्रपतिको अनुपस्थितमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था गरेको छ। उपराष्ट्रपतिको कार्यालयहरुलाई व्यवस्थित रूपमा सहयोग पुऱ्याउन तथा सहजीकरण गर्नका लागि उपराष्ट्रपतिको कार्यालय रहने संवैधानिक व्यवस्था छ। देशको स्वतत्वता, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वधीनता र अखण्डतालाई जोगाइ राख्न यस मर्यादित संस्थाको भूमिका आगामी दिहरुमा अभ प्रभावकारी रहने कुरा निश्चित छ।

राष्ट्र र राष्ट्रियताप्रति नागरिकहरुको आदरभाव र राष्ट्रिय एकतामा वृद्धि गर्न सम्माननीय उपराष्ट्रपतिज्यूलाई राष्ट्रवासी, नागरिक समाज र विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने धार्मिक, सांस्कृतिक कार्यक्रमहरुमा प्रमुख अतिथी भईदिन निमन्त्रणा आउने गरेको छ। त्यस्तै विभिन्न देशका राष्ट्रिय दिवसमा राजदूतावासहरुले आयोजना गर्ने कार्यक्रमहरुमा पनि सम्माननीय उपराष्ट्रपतिज्यूलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्ने गरेका छन्। उपरोक्त कार्यक्रमहरुमा उपराष्ट्रपतिज्यूबाट आतिथ्यता ग्रहण गर्ने प्रचलन रहेको छ। सम्माननीयज्यूबाट समय समयमा देशका महत्वपूर्ण विकास आयोजनाहरुको निरीक्षण गर्ने गरिएको छ। जसबाट आयोजना कार्यान्वयनमा तदारुखता देखिनुका साथै प्रभावकारी कार्यान्वयनका लागि बल पुगेको पाइएको छ।

राष्ट्रको प्रतिष्ठाको रूपमा रहेका उपराष्ट्रपतिको मान, मर्यादा र गरिमालाई लोकतान्त्रिक परिपाटीमा बचाइराख्न नीतिगत, व्यवस्थापकीय र कानूनी संरचनाहरु निर्माण गरि उपराष्ट्रपतिज्यूको दैनिक कार्यलाई छिटो, छरितो एवं व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्ने कार्यालयमा स्वच्छ वातावरण सृजना गर्ने, कर्मचारीहरुमा जिम्मेवारीबोधको विकास भएको अनुभूति गराउने, यस संस्थाप्रति जनताको आदर र सम्मान तथा विश्वास बढाउँदै लाने आदि कार्य यस कार्यालयको प्रमुख कार्यमा पर्दछ।

नेपालको संविधान, २०७२ को भाग ६ मा राष्ट्रपति तथा उपराष्ट्रपतिको व्यवस्था गरिएको छ। संविधानको उक्त भाग अन्तर्गत धारा ६७ देखि धारा ७३ सम्ममा भएको उपराष्ट्रपतिसम्बन्धी व्यवस्था देहाय बमोजिम रहेकोछ :-

**धारा ६७. उपराष्ट्रपति :-** (१) नेपालमा एक उपराष्ट्रपति रहनेछ ।

(२) राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ ।

(३) निर्वाचन, मनोनयन वा नियुक्तिद्वारा पूर्ति हुने कुनै पनि राजनैतिक पदमा बहाल रहेको कुनै व्यक्ति उपराष्ट्रपतिको पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ ।

**धारा ६८. उपराष्ट्रपतिको पद रिक्त हुने अवस्था :-** देहायको कुनै अवस्थामा उपराष्ट्रपतिको पद रिक्त हुनेछ :-

- (क) निजले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा,
- (ख) निजको विरुद्ध धारा १०१ बमोजिम महाअभियोगको प्रस्ताव पारित भएमा ,
- (ग) निजको पदावधि समाप्त भएमा वा
- (घ) निजको मृत्यु भएमा ।

**धारा ६९. उपराष्ट्रपतिसम्बन्धी अन्य व्यवस्था :** उपराष्ट्रपतिको योग्यता, निर्वाचन प्रक्रिया तथा पदावधि सम्बन्धी व्यवस्था राष्ट्रपतिको सरह हुनेछ ।

**धारा ७०. राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने :** यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरि गर्नुपर्नेछ ।

**धारा ७१. राष्ट्रपति र उपराष्ट्रपतिको सपथ:** राष्ट्रपति वा उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघिय कानून बमोजिम राष्ट्रपतिले प्रधान न्यायाधिश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।

**धारा ७२. राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा :** राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा अन्य सुविधा संघिय ऐन बमोजिम हुनेछ र त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।

**धारा ७३. राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय :** (१) राष्ट्रपति र उपराष्ट्रपतिको कार्य सम्पादनका लागि छुट्टाछुट्टै कार्यालय रहनेछ ।

(२) उपधारा (१) बमोजिमको कार्यालयको काम कारबाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा अन्य व्यवस्था नेपाल सरकारले गर्नेछ ।

उपरोक्त संवैधानिक व्यवस्था बमोजिम स्थापित संवैधानिक निकायको रूपमा उपराष्ट्रपतिको कार्यालय रहेको छ ।

## २. निकायको काम कर्तव्य र अधिकार :

नेपालको संविधान, को धारा ७३ को उपधारा (१) बमोजिम उपराष्ट्रपतिको कार्यलाई सहयोग पुराउने ।

### ३ निकायमा रहने कर्मचारीको संख्या र कार्यविवरण :

#### (क). कर्मचारी संख्या

- रा.प. विशिष्ट श्रेणी १ जना
- रा.प. प्रथम श्रेणी १ जना
- रा.प. द्वितीय श्रेणी ३ जना ( सा.प्र २ जना, कानून १ जना)
- रा.प. तृतीय श्रेणी २ (सा.प्र)
- रा.प. अनं प्रथम श्रेणी ७ जना (सा.प्र ३, **विविध सेवा ३** र लेखापाल १ जना)
- रा.प. अनं द्वितीय श्रेणी १ जना ( सा.प्र)
- हलुका सवारी चालक ६ जना
- कार्यलय सहयोगी ९ जना
- इलेक्ट्रिसियन १ जना (सेवा करारमा)
- फोटोग्राफर १ जना (सेवा करारमा)
- स्वीपर, माली ३ जना (सेवा करारमा)

**उपराष्ट्रपतिको कार्यालयको दरवन्दी तेरिज**

क्र.सं	पदको नाम	श्रेणी	सेवा	समुह	स्वीकृत दरवन्दी	पूर्ति	रिक्त	कैफियत
१	सचिव	विशिष्ट			१	१		
२	सहसचिव	रा.प. प्रथम	प्रशासन	सामान्य प्रशासन	१	१		
३	उपसचिव	रा.प. द्वितीय	प्रशासन	सामान्य प्रशासन	२	१	१	
	उपसचिव	रा.प. द्वितीय	न्याय	कानून	१	१		
४	शाखा अधिकृत	रा.प. तृतीय	प्रशासन	सामान्य प्रशासन	२	१	१	
५	नायव सुव्वा	रा.प. अनं प्रथम	प्रशासन	सामान्य प्रशासन	३	३		
६	लेखापाल	रा.प. अनं प्रथम	प्रशासन	लेखा	१		१	को.ले.नि.का.बाट कामकाज गर्न तोकिएको
७	कम्प्यूटर अपरेटर	रा.प. अनं प्रथम	<b>विविध</b>		३	३		

८	खरिदार	रा.प. अनं द्वितीय	प्रशासन	सामान्य प्रशासन	१	१		
९	ह.स.चा	विहिन			६	६		
१०	का.स	विहिन			९	९		

(ख) **कार्यविवरण** : हरेक कर्मचारीको लागि पद वर्गीकरण र तोकिएको कार्यविवरण अनुसारको काम सम्पन्न गरि कार्यालयको काममा सहयोग गर्ने । पद अनुसारको कार्यविवरण अनुसूचि १ मा संलग्न गरिएको छ ।

#### ४. निकायबाट प्रदान गरिने सेवा: यस कार्यालयबाट सार्वजनिक सेवा प्रदान गर्ने व्यवस्था नरहेको

५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी : नभएको

६. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अबधिः छैन

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी:

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी:

९. सम्पादन गरेका कामको विवरण:

- यस कार्यालयको प्रयोजनको लागि ४ वटा गाडि खरिद गर्न मिति २०७२।१।१९ मा वोलपत्र आह्वान गरिएको ।
- सम्माननीय उपराष्ट्रपतिज्यूको सहभागिता जनाउन इच्छुक रहेका स्वदेश स्थित विभिन्न धार्मिक, साहित्यिक तथा सांस्कृतिक संस्थाहरूले आयोजना गरेका विभिन्न कार्यक्रमको लागि आवश्यक समन्वय एवं व्यवस्थापनको कार्य गरिएको ।

सि.नं.	मिति	कार्यक्रम	संचालन गर्ने संस्था	स्थान	कैफियत
१.	२०७२।१।०।१।४ गते, विहीबार	पुस्तक लोकार्पण	श्री रत्न नगर उद्योग वाणिज्य संघ तथा रत्ननगर नगरपालिका, चितवन ।	टिकौली चौर, रत्ननगर नगरपालिका, चितवन	प्रमुख अतिथि

२	२०७२।१।०।१।५ गते, शुक्रबार	६३ औं विश्व कुष्ठरोग दिवस	श्री पुनर्स्थापना सशक्तिकरण तथा विकास नेपाल	श्री पुनर्स्थापना सशक्तिकरण तथा विकास नेपाल, कपन, काठमाण्डौ	प्रमुख अतिथि
३	२०७२।१।०।१।६ गते शनिवार	कलेजको रजत जयन्ती समारोहको समुद्घाटन	श्री शहीद स्मारक कलेज, कीर्तिपुर, काठमाण्डौ	त्रिभुवन विश्वविद्यालय, अडिटोरियम हल, कीर्तिपुर, काठमाण्डौ	प्रमुख अतिथि
४	२०७२।१।०।१।७ गते आइतबार	भूकम्प पीडितलाई सहयोग लगायतका कार्यक्रम	श्री नेपाल तेक्वान्दो संघ, सिन्धुपाल्चोक	श्री बाल शिक्षा उ.मा. विद्यालय, खाडीचौर, सिन्धुपाल्चोक	प्रमुख अतिथि
५	२०७२।१।०।१।८ गते सोमबार	टेल्हो ल्होसार साँस्कृतिक कार्यक्रम	श्री नेपाल तामाङ घेदुड, सिन्धुपाल्चोक	टुँडिखेल, चौतारा, सिन्धुपाल्चोक	प्रमुख अतिथि
६	२०७२।१।०।२।१ गते, विहीबार	"6th Southwestern Science Exhibition and Career in Management-2016	श्री साउथवेस्टन स्टेट कलेज, बसुन्धरा, काठमाण्डौ	साउथवेस्टन स्टेट कलेज, बसुन्धरा, काठमाण्डौ	प्रमुख अतिथि
७	२०७२।१।०।२।३ गते शनिवार	"एतिहासिक ताम्बा संस्कृति महोत्सव २०७२	श्री प्राडबोला छारन्हान, सिन्धुली	सिन्धुलीमाढी, सिन्धुली	प्रमुख अतिथि
८	२०७२।१।१।०।६ गते, विहीबार	अत्तरिया महोत्सव २०७२ को समुद्घाटन	श्री अत्तरिया उद्योग वाणिज्य संघ, अत्तरिया, कैलाली	लार्मी ताल प्राङ्गण, अत्तरिया, कैलाली	प्रमुख अतिथि
९	२०७२।१।१।०।७ गते, शुक्रबार	ल्होसार साँस्कृतिक साँझ	श्री ट्रेकिंग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), काठमाण्डौ	होटल हायात रेजेन्सी, बौद्ध, काठमाण्डौ	प्रमुख अतिथि
१०	२०७२।१।१।१।५ गते, शनिवार	व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम	श्री नेपाल मगर संघ, रुपन्देही	कालिका उच्च मा.वि., बुटवल-१२	प्रमुख अतिथि
११	२०७२।१।१।१।७	विद्यालयको स्वर्ण	श्री जनता	श्री जनता उच्च	प्रमुख अतिथि

	गते, सोमबार	महोत्सव एवं श्रीमदभागवद् ज्ञान महायज्ञ	उच्च माध्यमिक विद्यालय, मकवानपुर	माध्यमिक विद्यालय, फापरवारी-६, मकवानपुर	
१२	२०७२।१।२२ गते, शनिवार	२१ औं वार्षिकोत्सव कार्यक्रम	श्री भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर	नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालको प्राङ्गण, भक्तपुर	प्रमुख अतिथि
१३	२०७२।१।२३ गते, आइतबार	श्री भगवान् गणेशको ऐतिहासिक मूर्ति अनावरण	श्री सेन्टर अफ एक्सलेन्स, नेपाल काठमाण्डौ	बनकाली, पशुपतिनाथ क्षेत्र, गौशाला	प्रमुख अतिथि
१४	२०७२।१।२६ गते, बुधबार	समुद्घाटन कार्यक्रम	श्री अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्बन जीवनपद्धती केन्द्र, काठमाण्डौ	भृकुटीमण्डको खुल्ला स्थान	प्रमुख अतिथि
१५	२०७२।१।२९ गते, शनिवार	२२ औं भेटघाट तथा सांस्कृतिक कार्यक्रम, २०७२	श्री मगर समाज सेवा केन्द्र, ललितपुर	मगर समाज सेवा केन्द्र, वडा नं. १४, <b>रानी बुँ ललितपुर।</b>	प्रमुख अतिथि
१६	२०७२।१।३०५ गते, शुक्रबार	दोस्रो राष्ट्रिय पोर्क महोत्सव	श्री बंगुर व्यवसायी संघ नेपाल, काठमाण्डौ	पोखरा रंगशाला, पोखरा	प्रमुख अतिथि
१७	२०७२।१।३०९ गते, मंगलबार	“बालविवाह हटाउनका लागि एशिया प्यासिफिक क्षेत्रका राष्ट्रहरुले संयुक्त पहल गर्ने	श्री जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च, काठमाण्डौ	होटल अन्नपूर्ण, काठमाण्डौ	प्रमुख अतिथि
१८	२०७२।१।३१४ गते, आइतबार	५८ औं वार्षिकोत्सव	श्री नेपाल प्रज्ञा प्रतिष्ठान	प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौ	प्रमुख अतिथि

१९	२०७२।१।२।१९ गते, शुक्रबार	सूचना तथा सञ्चार प्रविधि आर्थिक समवृद्धिको मूल आधार	श्री कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान)	मिरावेल रिसोर्ट, धुलिखेल	प्रमुख अतिथि
२०	२०७२।१।२।२१ गते, आइतबार	एकल मूर्तिकला प्रदर्शनी	श्री आरम्भ समसामयिक नेपाली मूर्तिकला समूह	नेपाल कला परिषद्, बबरमहल, काठमाडौं ।	प्रमुख अतिथि
२१	२०७२।१।२।२६ गते, शुक्रबार	पाँचौ राष्ट्रिय सम्मेलन	श्री भूतपूर्व सैनिक महासंघ नेपाल, केन्द्रिय कार्यालय, काठमाण्डौं ।	उपराष्ट्रपतिको कार्यालयको सभाहल, काठमाडौं	प्रमुख अतिथि

➤ यस अवधिमा कार्यालयको आवश्यक सबै आर्थिक तथा प्रशासनिक कार्य सम्पन्न गरिएको ।

#### १०. सूचना अधिकारीकोको नाम र पदः नवराज आचार्य, उपसचिव (कानून)

सम्पर्क नम्बरः फोन नं - ०१४२२९९४४

मोबाइल नं- ९८४९८८४९४४

ईमेल- acharyanabraj55@yahoo.com

#### ११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :

- नेपालको संविधान, २०७२
- निजामती सेवा ऐन, २०४९
- सार्वजनिक खरिद ऐन, २०६३
- आर्थिक कार्यविधि ऐन, २०५५
- सूचनाको हक सम्बन्धि ऐन, २०६४
- निजामती सेवा नियमावली, २०५०
- सार्वजनिक खरिद नियमावली, २०६४
- आर्थिक कार्यविधि नियमावली, २०६४
- भ्रमण खर्च सम्बन्धी नियमावली, २०६४

#### १२ आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरणः

➤ विनियोजित रकम मध्ये २०७२ चैत्र महिनासम्मको सर्वसञ्चित कोष तर्फको रु ५,०४८,४६२। विनियोजन तर्फको खर्च रु १४,६१०,६५८। सोको विस्तृत विवरण अनुसूची २ मा समावेश गरिएको छ। गत आ.वहरुमा यस कार्यालयको नाममा कुनै वेरुजु नरहेको ।

**१३. तोकिए बमोजिमका अन्य विवरणहरु :** स्वदेश भित्रका विभिन्न धार्मिक, साहित्यिक तथा सांस्कृतिक संघसङ्घाट सम्माननीय उपराष्ट्रपतिज्यूलाई प्राप्त आमन्त्रण मध्ये निजले सहभागिता जनाउने कार्यक्रमहरुको लागि आवश्यक समन्वय एवं व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिई आएको ।

### सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम (३) बमोजिमका विवरणहरु :-

(क) कार्यालयले गत आ.व.मा आयोजना वा सञ्चालन गरेको कार्यक्रम:-

- यस कार्यालयको परिसरमा सम्माननीय उपराष्ट्रपति ज्यूबाट गत आ.व.मा जस्तै यस वर्ष पनि २०७२ साल बैसाख ११ गते लोकतन्त्र दिवसको उपलक्ष्यमा चियापानको कार्यक्रमको आयोजना गरिएकोमा सो कार्यक्रममा सम्माननीय राष्ट्रपति, सम्माननीय का.वा.प्रधानमन्त्री, सम्माननीय प्रधानन्यायाधीस, संविधानसभाका अध्यक्ष, मन्त्रीहरु, नेपाल स्थित विदेशी राजदुत एवं अन्तराष्ट्रिय नियोगका प्रमुखहरु, नेपाल सरकारका मूल्य सचिव एवं सचिव, पत्रकारहरु लागायतका विशिष्ट मानुभावहरुको उपस्थिति रहेको थियो ।
- विगतमा जस्तै अधिल्लो आ.व.मा पनि छठ पर्वको अवसरमा सम्माननीय उपराष्ट्रपति ज्यूबाट छठ पर्वको अधिल्लो दिनमा चियापानको कार्यक्रमको आयोजना गरिएकोमा सो कार्यक्रममा सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधानन्यायाधीस, संविधानसभाका अध्यक्ष, मन्त्रीहरु, नेपाल स्थित विदेशी राजदुत एवं अन्तराष्ट्रिय नियोगका प्रमुखहरु, नेपाल सरकारका मूल्य सचिव एवं सचिवहरु, पत्रकारहरु लागायतका विशिष्ट मानुभावहरुको उपस्थिति रहेको थियो ।

(ख) कार्यालयको वेभसाइटको विवरण: हाल यस कार्यालयमा वेभसाइट रहेको र यसको ठेगाना [www.vpn.gov.np](http://www.vpn.gov.np) रहेको छ। उक्त वेभसाइटमा कार्यालयको जानकारी राखिनुका साथै सम्माननीय उपराष्ट्रपतिज्यूबाट भएका भ्रमण लगायतका विवरण एवं आर्थिक कारोबार सम्बन्धी सूचनाहरु अपडेट गरिई आइएको छ ।

(ख१) कार्यालयले प्राप्त गरेको वैदेशिक सहयता, क्रृष्ण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण: यस अवधिमा कार्यालयमा प्राप्त नभएको ।

(ख२) कार्यालयले सञ्चालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन: कार्यालयले यस अवधिमा मोटर रयारेज निर्माण, कार्यालयको छत मर्मत र भान्ता सुधार अन्तरगतका कार्यहरु सार्वजनिक खरिद ऐन, २०६४ तथा सार्वजनिक खरिद नियमावली, २०६५ बमोजिम सम्पन्न गरेको ।

(ख३) कार्यालयले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि : नभएको ।

(ख४) कार्यालयमा परेका सूचनमा माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विषय : यस अवधिमा सो विषयको निवेदन दर्ता हुन नआएको ।

(ग) कार्यालयका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भए सोको विवरण : नभएको

### अनुसूचि १ कर्मचारीको कार्य विवरण

#### क. सचिव

१. प्रचलित कानूनमा व्यवस्था भएबमोजिमका दायित्वका अतिरिक्त कार्यालयबाट गर्नुपर्ने काम सम्बन्धी नीतिगत विषय एवं सबै आवश्यक कामकारवाही यथासमयमै सम्पादन गर्ने तथा गराउने प्रमुख जिम्मेवारी वहन गर्ने,
२. कार्यालयको मुख्य प्रशासकीय अधिकारीको रूपमा रही आफ्नो जिम्मेवारी वहन गर्ने,
३. मातहतका कर्मचारीहरुले सम्पादन गरेको कामको सुपरीवेक्षण गरी सो सम्बन्धमा आवश्यक निर्देशन दिने,
४. कार्यालय र अन्य निकायहरुबीच आवश्यक विषयमा समन्वय कायम गर्ने वा गराउने,
५. नेपाल सरकार (मन्त्रिपरिषद्) लगायत कार्यालयबाट भएको निर्णय कार्यान्वयन पक्षको सुपरीवेक्षण गर्ने,
६. कार्यालयको प्रशासनतन्त्रलाई छिटो, छारितो र प्रभावकारी बनाउन कर्मचारीहरुलाई उत्प्रेरित गर्ने,
७. कार्यालयको काम कारवाहीलाई प्रभावकारी बनाउन समय समयमा बैठकको आयोजन गर्ने तथा त्यस्तो बैठकबाट भएको निर्णय कार्यान्वयन सम्बन्धमा सुपरीवेक्षण गर्ने वा गराउने,
८. कार्यालयको काम कारवाहीको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने वा गराउने,
९. निर्णयको लागि पेश हुन आएका प्रस्ताव वा टिप्पणीमा आवश्यक अंग पुगे नपुगेको जाँची अंग पुगेको भए आवश्यक निर्णय गर्ने वा निर्णयका लागि पेश गर्ने र अंग नपुगेको विषयका हकमा पुनः अंग पुन्याई पेश गर्नका लागि फिर्ता पठाउने,
१०. कार्यालयबाट प्रतिपादन गर्नु पर्ने नीतिका सम्बन्धमा तथा विद्यमान नीतिगत विषयमा कुनै सुधार गर्नुपर्ने भए तत्सम्बन्धमा आवश्यक कारवाही गर्ने,
११. कार्यालयको व्यवस्थापन तथा दैनिक कार्य सञ्चालन, कर्मचारी उपर नियन्त्रण तथा सुपरीवेक्षण गर्ने तथा गराउने एवं आवश्यक निर्देशन दिने,
१२. कार्यालयबाट सम्पादन भएको कामको आवधिक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष पेश गर्ने,
१३. कार्यालयको वार्षिक कार्यक्रम तर्जुमा गरी सम्बन्धित निकायमा पेश गर्ने तथा स्वीकृत कार्यक्रम कार्यान्वय, अनुगमन र मूल्याङ्कन गर्नुका साथै प्रगतिको समिक्षा गर्ने तथा गराउने,
१४. वैदेशिक अध्ययन, तालिम, अध्ययन भ्रमण वा अरु सरकारी कामको सिलसिलामा विदेश भ्रमणका लागि नेपाल सरकारकोतर्फबाट राजपत्राकिंत द्वितीय श्रेणीसम्मका कर्मचारीको मनोनयन गर्ने र वैदेशिक भ्रमण काज स्वीकृत गर्ने,
१५. कार्यालयसँग सम्बन्धित विषयमा नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको निर्णय कार्यान्वयन गर्ने गराउने र त्यस्तो निर्णयको कार्यान्वयको स्थितिको सुपरीवेक्षण गर्ने,
१६. सचिव बैठकबाट भएको निर्णय कार्यान्वय गर्ने वा गराउने,
१७. अत्यन्त उत्कृष्ट र प्रशंसनीय काम गर्ने कर्मचारीलाई पुरस्कारस्वरूप नियमअनुसार पुरस्कार दिने,
१८. सार्वजनिक खरीद ईकाइको प्रमुख तोक्ने,

१९. उपराष्ट्रपतिले विकास निर्माणको कार्यको बारेमा नेपाल सरकारलाई दिएको निर्देशन / सिफारिसको अनुगमन गर्ने गराउने,
२०. कार्यालय सम्बन्धित नेपाल सरकारले माग गरेको विषयमा आवधिक जानकारी दिने ।

#### **ख. सहसचिव (महाशाखा)**

१. आफू मातहतका कर्मचारीहरुको कार्य निरीक्षण, कार्यसम्पादन मूल्याङ्कन गर्ने,
२. कार्यालयलाई नयाँ कार्य वातावरण तयार गरी संगठनात्मक नेतृत्वदायी भूमिका निभाउने,
३. उपराष्ट्रपतिको भ्रमण सम्बन्धमा Security Threat Analysis गर्न गराउन सुरक्षा निकायसँग समन्वयकारी भूमिका निभाउने,
४. कार्यालय व्यवस्थापनको उचित प्रवन्ध गराउने,
५. आर्थिक प्रशासनको सम्बन्धमा सचिवबाट अधिकार प्रत्यायोजन भएबमोजिम आर्थिक प्रशासन कार्य संचालन गर्ने,
६. उपराष्ट्रपतिबाट समय समयमा भएका विशेष निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने,
७. कार्यालयको नीतिगत विषयमा सचिवको निर्देशन बमोजिम आवश्यक नीति निर्णय लिने,
८. कार्यालयको सूचना अधिकृत, सम्पर्क अधिकृत, प्रवक्ता र सिर्नेटरी अथोरिटीको रूपमा रही काम गर्ने,
९. समय र आवश्यक अनुसार अन्य कार्यहरु गर्ने,
१०. सचिवको अनुपस्थितिमा निमित्त सचिवको हैसियतमा रही काम गर्ने ।

#### **ग. उपसचिव (कानून)**

१. आवश्यक विषयमा ऐन, नियम, आदेश, निर्देशिका आदिको शुरु मस्यौदा तयार गर्ने तथा विद्यमान त्यस्ता मस्यौदामा समयानुकूल परिमार्जन, परिस्कृत वा संशोधनको कारवाही गर्ने,
२. मूलत: निजामति सेवा ऐन, नियमावली, आर्थिक ऐन, नियमावली जस्ता दैनिक प्रशासनिक तथा आर्थिक विषयसँग सम्बद्ध आर्थिक प्रश्न एवं विभागीय सजाय, सरुवा, बढुवा, बीमा, विभिन्न प्रकारका वृत्तिहरु अनुसार कानूनको व्याख्यासमेत गरी आवश्यक राय, परामर्श प्रदान गर्ने,
३. उपराष्ट्रपति, सचिव लगायत कार्यालयबाट माग गरिएको अन्य कानूनी विषयमा आवश्यकता अनुसार लिखित तथा मौखिकरूपमा राय, परामर्श प्रदान गर्ने,
४. विभिन्न मुद्दा मामिलाको सम्बन्धमा कार्यालय/पदाधिकारीको तर्फबाट निजहरुको प्रतिरक्षार्थ कानूनी लिखितको मस्यौदा तयार गरी पेश गर्ने,
५. कानूनी विषयमा विभिन्न अदालत, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयलगायतका सम्बद्ध निकायहरुसँग आवश्यक पत्राचार एवं समन्वय कायम गर्ने, गराउने,
६. कानूनी रूपमा जटिल, अस्पष्ट र अन्यौल विषयवस्तु निरोपणका लागि सम्बद्ध निकायहरुसँग समन्वय कायम गरी रायसुभाव लिई बाधा अड्काउ फुकाउन आवश्यक कारवाही गर्ने,
७. कानूनी विषयमा तोकिए/निर्देश गरिएबमोजिमका अन्य आवश्यक कारवाही गर्ने, गराउने ।
८. कार्यालयको सूचना अधिकारीको रूपमा रही काम गर्ने ।

### घ. उप सचिव (प्रशासन)

१. आफ्ना मातहतका कर्मचारीहरुको सुपरीवेक्षण र कार्य निरीक्षण गर्ने,
२. कार्यालयलाई नयाँ कार्य वातावरण तयार गर्न सहयोगीको भूमिका निभाउने,
३. उपराष्ट्रपतिज्यूको भ्रमण सम्बन्धमा सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सहयोगीको भूमिका निर्वाह गर्ने,
४. विभिन्न निकायहरुबाट आएका चिठीपत्रको जवाफ तथा पत्र आदान प्रदानको व्यवस्था मिलाउने तथा दैनिक प्रशासनिक कार्य संचालन गर्ने गराउने,
५. कार्यालय सहायक, कार्यालय सहयोगी तथा चालकहरुको शाखा सरुवा, पदस्थापन सम्बन्धी कारवाही अगाडी बढाउने,
६. रिक्त रहेका कार्यालय सहयोगी, ड्राइभरहरुलाई सेवा करारमा राख्ने तथा सेवा करारको म्याद सम्बन्धी काम कारवाही अगाडी बढाउनाका साथै सेवा करार तथा करार सेवामा कार्यरत कर्मचारीसँगको सम्झौता पत्रमा उल्लेख भएबमोजिम त्यस्ता कर्मचारीको विदा स्वीकृत गर्ने,
७. कार्यालय व्यवस्थापनमा सह-सचिवज्यूलाई आवश्यक सहयोग गरी सहयोगीको भूमिका निर्वाह गर्ने,
८. मातहतका कर्मचारीहरुको विरामी विदा तथा घर विदाको सिफारिस गर्ने,
९. सुरक्षा समितिको सदस्य सचिवको रूपमा रही काम गर्ने,
१०. अधिकार प्रत्यायोजन भएबमोजिमको वा समय समयमा तोकिएबमोजिमको कार्य गर्ने,
११. उप सचिव (योजना तथा आन्तरिक प्रशासन) को अनुपस्थितिमा निजलाई तोकेको काम गर्ने ।

### ड. उपसचिव (नायब शिष्टाचार महापाल, नेपाल परराष्ट्र सेवा)

१. कार्यालय र परराष्ट्र मन्त्रालय बीच सम्पर्क अधिकृतको रूपमा काम गर्ने,
२. परराष्ट्र मामलामा उपराष्ट्रपति तथा कार्यालयले माग गरेको विषयमा राय, सुझाव दिने,
३. उपराष्ट्रपतिलाई विदेशी नियोग तथा कूटनीतिज्ञहरुसँग भेटघाट गराउने,
४. परराष्ट्र सम्बन्धी विषयमा समय समयमा तोकिए/निर्देश गरिए बमोजिमका अन्य आवश्यक काम कारवाही गर्ने, गराउने ।

### च. उपसचिव (योजना तथा आन्तरिक प्रशासन)

१. आफ्ना मातहतका कर्मचारीहरुको सुपरीवेक्षण र कार्य निरीक्षण गर्ने, कर्मचारीहरुको वार्षिक कार्यसम्पादन मूल्याङ्कन पश्चात सम्बन्धित निकायमा पठाउने,
२. कार्यालयलाई नयाँ कार्य वातावरण तयार गर्न सहयोगीको भूमिका निभाउने,
३. मातहतका कर्मचारीहरुको विरामी विदा तथा घर विदाको सिफारिस गर्ने,
४. विभिन्न गाडीहरुमा प्रयोग गर्ने इन्धनको कोटा अनुसार इन्धन प्रदान गर्ने र सोको अभिलेख एवं लगावुक राख्न लगाउने,
५. जिन्सी व्यवस्थापन सम्बन्धी कार्यमा आवश्यक भूमिका निर्वाह गर्ने,
६. यस कार्यालयबाट अन्य कार्यालयमा सरुवा भई जाने कर्मचारीहरुको रमाना पत्र तथा यस कार्यालयमा सरुवा भई आएका कर्मचारीहरको पदस्थापन सम्बन्धी कारवाही अगाडी बढाउने,
७. कार्यालय व्यवस्थापनमा सह-सचिवज्यूलाई आवश्यक सहयोग गरी सहयोगीको भूमिका निर्वाह गर्ने,
८. अधिकार प्रत्यायोजन भएबमोजिमको वा समय समयमा तोकिएबमोजिमको कार्य गर्ने ।

९. उप सचिव (सामान्य प्रशासन) को अनुपस्थितिमा निजलाई तोकेको काम गर्ने ।

#### छ. शाखा अधिकृत (उपराष्ट्रपतिको निजी सचिवालय)

सहसचिवको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही शाखा अधिकृत (उपराष्ट्रपतिको निजी सचिवालय) ले गर्नुपर्ने कामको विवरण देहायबमोजिम हुनेछ :-

१. उपराष्ट्रपतिको निजी सहायक (P.A)को रूपमा कामकाज गर्ने,
२. उपराष्ट्रपतिको भेटघाट तथा सम्पर्क मिलाउने सम्बन्धी कार्य गर्ने, गराउने,
३. उपराष्ट्रपति सहभागी हुने सभा, समारोह, भ्रमण आदि कार्यक्रममा आवश्यक सहयोग पुऱ्याउने,
४. उपराष्ट्रपतिलाई सम्बोधन गरी प्राप्त हुन आएका निवेदन तथा पत्रहरु उपराष्ट्रपति समक्ष पेश गरी प्राप्त आदेश, निर्देशन बमोजिम सोमा आवश्यक कारबाही गर्ने,
५. उपराष्ट्रपति सहभागी हुने पूर्व निर्धारित कार्यक्रमहरु दैनिक कार्यतालिकामा चढाई अभिलेख राख्ने तथा राख्न लगाउने,
६. उपराष्ट्रपतिको आदेश, निर्देशन बमोजिम सम्बन्धित निकायहरुमा पत्राचार एवं आवश्यक कार्यबाही गर्ने,
७. उपराष्ट्रपतिको निजी सचिवालयमा कार्यरत आफू मातहतका कर्मचारीहरुको सुपरीवेक्षकको रूपमा कार्य गर्ने,
८. राष्ट्रिय स्तरिय/औपचारिक कार्यक्रम एवं त्यस्तो कार्यक्रममा उपराष्ट्रपतिले गर्ने सम्बोधन, सन्देश मन्तव्य तथा शुभकामना आदि विषयको सम्पादन गर्ने तथा अध्यावधिकरूपमा त्यस्तो दस्तावेजलाई वेभसाइटमा अभिलेख राख्ने व्यवस्था गराउने,
९. समय समयमा तोकिदिए वा आदेश, निर्देशन भएबमोजिमका अन्य कार्यहरु गर्ने, गराउने ।

#### ज. शाखा अधिकृत (सचिवको निजी सचिवालय)

१. आफ्नो शाखाको सूचना तथा संचार व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
२. सचिवलाई भेट्न आउने आगन्तुकहरुलाई भेटघाट गराईदिने, सहजकारी भूमिका निर्वाह गर्ने, गराउने,
३. आफ्नो शाखा अन्तर्गत मातहतका कर्मचारीहरुको रेखदेख तथा नियन्त्रण गर्नुका साथै त्यस्ता कर्मचारीको विदाको सिफारिस गर्ने लगायत अन्य प्रशासनिक विषयमा सिफारिस गर्ने,
४. प्रशासन शाखाको शाखा अधिकृत कार्यालयमा अनुपस्थित भएको अवस्थामा निजले सम्पादन गर्ने कार्य गर्ने, गराउने,
५. समय समयमा तोकिदिए वा आदेश, निर्देशन भएबमोजिमका अन्य कार्यहरु गर्ने, गराउने ।

#### झ. लेखापाल (आर्थिक प्रशासन)

१. कार्यालयमा भएको आर्थिक कारोबारको (विनियोजन, राजश्व, धरौटी) प्रचलित ऐन नियमानुसार तोकिएको ढाँचामा अभिलेख राखी मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक प्रतिवेदनहरु तोकिएको स्थान र समयभित्रै सम्बन्धित निकायमा पठाउने कार्य गर्ने,
२. लेखापरीक्षण (आ.ले.प.तथा म.ले.प.) कार्य सम्पन्न गर्ने, गराउने,
३. लेखापरीक्षणबाट औल्याइएका वेरुजुहरुको प्रमाणहरु जुटाई वेरुजु फछ्यौटको कार्य गर्ने, गराउने,

४. पूँजिगत खर्चतर्फ विनियोजित बजेटको वार्षिक कार्यक्रम तयार पार्ने,
५. सार्वजनिक खरीद इकाइ र बोलपत्र मुल्याङ्क समितिको सदस्यको हैसियतबाट गर्नु पर्ने कार्य गर्ने,
६. राय माग गरिएको आर्थिक प्रशासन विषयमा भएको व्यवस्थाबमोजिम नियमानुसार राय दिने,
७. आर्थिक प्रशासन सम्बन्धी दैनिक आइपर्ने अन्य कामहरु सम्पन्न गर्न गराउने ।

#### ब. नायव सुब्बा (प्रशासन)

१. कर्मचारीहरुको अभिलेख अध्यावधिक गर्ने,
२. विभिन्न निकायहरुबाट आएका नीतिगत निर्देशन तथा चिठीपत्रहरुको अभिलेख राख्ने,
३. कार्यालय र विभिन्न निकायहरुबीच आवश्यक पत्राचारको व्यवस्था मिलाउने,
४. कर्मचारीहरुको विदाहरुको अभिलेख राख्ने,
५. कर्मचारीहरुको वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम मूल्याङ्कन पश्चात सम्बन्धित निकायमा पठाउने,
६. कार्यालय सहायक, कार्यालय सहयोगी तथा चालकहरुको शाखा सरुवा, पदस्थापन सम्बन्धी कारवाही अगाडी बढाउने,
७. रिक्त रहेका कार्यालय सहयोगी, ड्राइभर आदिलाई सेवा करारमा राख्ने तथा सेवा करारको म्याद सम्बन्धी काम कारवाही अगाडी बढाउने,
८. कार्यालयबाट अन्य कार्यालयमा सरुवा भई जाने कर्मचारीहरुको रमाना पत्र तथा अन्य कार्यालयबाट सरुवा भई आएका कर्मचारीहरुको पदस्थापन सम्बन्धी कारवाही अगाडी बढाउने कार्यमा सहयोग गर्ने,
९. दैनिकरूपमा प्रशासनिक कार्य संचालन गर्ने, गराउने,
१०. कार्यालयको सरसफाईमा ध्यान पुऱ्याउने,
११. पालो पहराको व्यवस्था मिलाउने,
१२. समय समयमा भएका मार्ग निर्देशनहरुको कार्यान्वयन गर्ने गराउने ।

#### ट. नायव सुब्बा (सह सचिवको पि.ए.)

१. टेलिफोन अपरेट गर्ने,
२. सह सचिवलाई भेट्न आउने आगान्तुकहरुलाई भेट्न समय मिलाउने ,
३. अन्य कार्यालयबाट आएका चिठीपत्रहरु तथा टिप्पणी आदेश आदि सहसचिव समक्ष पेश गरी सोको अभिलेख राख्ने,
४. सुरक्षा समिति सम्बन्धी अभिलेख व्यवस्थापन लगायत तोकिएका अन्य सम्पूर्ण कार्य गर्ने,
५. सुरक्षा समिति सम्बन्धी कागजातहरु दुरुस्त राखी सो समिति समक्ष पेश गर्ने,
६. सुरक्षा समितिबाट पारित भएका निर्णयलाई कार्यान्वयन गर्ने, गराउने,
७. प्रशासनको नायव सुब्बाको अनुपस्थितिमा निजले गरिआएका काम गर्ने ।

#### ठ. कम्प्यूटर अपरेटर (उपराष्ट्रपतिको निजी सचिवालय)

- उपराष्ट्रपतिको निजी सचिवालयको चिठीपत्र एवं अन्य लिखतहरु कम्प्युटर टाईप गरी तयार गर्ने,
- उपराष्ट्रपतिलाई भेट्न आउने आगन्तुकहरुलाई भेटघाट गराईदिने, सहजकारी भूमिका निर्वाह गर्ने, गराउने,
- आफ्नो शाखाको अभिलेख व्यवस्थापन, शाखाको सरसफाई र लेआउटको रेखदेख गर्ने लगायतका कार्य गर्ने,
- उपराष्ट्रपतिको भ्रमण कार्यक्रम व्यवस्थापन सम्बन्धमा सहयोगीको भूमिका निर्वाह गर्ने,
- समय-समयमा भएका निर्देशनहरुको पालना गर्ने तथा वैकल्पिक रूपमा अन्य शाखाका कम्प्युटर अपरेटरले गर्ने गरेका कार्यसमेत गर्ने,
- कुनै सभा, सम्मेलन, समारोह, भेटघाट जस्ता उपराष्ट्रपतिको कार्यक्रम एवं त्यस्तो कार्यक्रममा निजले गर्ने सम्बोधन, सन्देश मन्तव्य तथा शुभकामना आदि विषयमा अध्यावधिकरुपमा वेभसाइटमा अभिलेख राख्ने,
- आदेश र निर्देशनबमोजिमका भएका अन्य कार्यहरु गर्ने ।

#### ड. कम्प्युटर अपरेटर (प्रशासन)

- प्रशासन शाखाले तोकेबमोजिम कर्मचारीहरुको अभिलेख सम्बन्धी विवरण कम्प्युटर टाईप तथा त्यसको प्रिन्ट गर्ने,
- विभिन्न निकायसँग गर्नुपर्ने पत्राचार सम्बन्धमा प्रशासन शाखाले तोकेबमोजिमको कम्प्युटर टाईप गर्ने,
- यस कार्यालयबाट अन्य कार्यालयमा सरुवा भई जाने कर्मचारीहरुको रमाना पत्र कम्प्युटर टाईप तथा प्रिन्ट गर्ने,
- आर्थिक प्रशासन शाखाले तोकेबमोजिमको तलवी भरपाई, खर्चको फाँटवारी, बजेट, योजना बनाउने साथै आर्थिक प्रशासनसँग सम्बन्धित चिठी पत्रहरु टाईप तथा प्रिन्ट गर्ने,
- समय समयमा भएका निर्देशनहरुको कार्यान्वयन गर्ने ।

#### ढ. कम्प्युटर अपरेटर (सचिवको निजी सचिवालय)

- आफ्नो शाखाको चिठीपत्रहरु तयार गर्ने,
- सचिवबाट तोक आदेश भएका पत्र एवं फाइलहरुलाई सम्बन्धित शाखामा बुझाउने,
- अन्य शाखाहरु एवं मूल दर्ताबाट सचिवसमक्ष पेश हुन आएका फाईल एवं चिठीपत्रहरु बुझी सचिव समक्ष पेश गर्ने,
- आफ्नो शाखाको सूचना तथा संचार व्यवस्थापन सहयोगीको कार्य गर्ने,
- सचिवको भेटघाटको निम्ति आउने आगन्तुकहरुलाई भेटघाट गराईदिने, सहजकारी भूमिका निर्वाह गर्ने गराउने,
- आफ्नो शाखाको अभिलेख व्यवस्थापन, शाखाको सरसफाई र लेआउटको रेखदेख गर्ने लगायतका कार्य गर्ने,
- समय समयमा भएका निर्देशनहरुको पालना गर्ने गराउने तथा वैकल्पिक रूपमा अन्य शाखाका कम्प्युटर अपरेटरले गर्ने गरेका कार्यसमेत गर्ने ।

#### ४. नायव सुब्बा/खरिदार (स्टोर)

१. कार्यालयको लागि आवश्यक जिन्सी सामानहरु खरीद गर्नको लागि सम्बन्धित अधिकारीबाट स्वीकृत गराउने,
२. जिन्सी सामानहरु खरीदको व्यवस्था गर्ने,
३. जिन्सी सामानको रेकर्ड अध्यावधिक गर्ने,
४. जिन्सी सामानहरुको मौज्दातको व्यवस्थापन गर्ने,
५. विभिन्न शाखामा खर्च हुने सामानहरुको रेकर्ड राख्ने,
६. हरेक आर्थिक वर्ष समाप्त भएपछि जिन्सी निरीक्षणको कारवाही अगाडी बढाउने,
७. जिन्सी सामान, खर्च हुने र खर्च नहुने सामानहरुको अभिलेख राख्ने,
८. इन्धनको अभिलेख राख्ने,
९. उपराष्ट्रपतिको निवासलाई आवश्यक सामान उपलब्ध गराउने,
१०. अन्य विविध कार्यहरु गर्ने,
११. समय समयमा भएका मार्ग निर्देशनहरुको कार्यान्वयन गर्ने ।

#### ५. खरिदार (दर्ता चलानी)

१. कार्यालयमा आएका निवेदन तथा पत्रहरुको दर्ता गर्ने,
२. कार्यालयबाट अन्यत्र कार्यालयमा गएका निवेदन तथा पत्रहरुको चलानी गर्ने,
३. कार्यालय बाहिरबाट आएका व्यक्तिहरुले सोधपुछ गरेको विवरणको जानकारी गराउने,
४. आफूभन्दा मूनिका कर्मचारीहरलाई आवश्यकता अनुसार दर्ता, चलानी सम्बन्धी काममा लगाउने,
५. अन्य विविध कार्यहरु गर्ने,
६. समय समयमा भएका मार्ग निर्देशनहरुको कार्यान्वयन गर्ने ।

#### ६. कार्यालय सहयोगी (उपराष्ट्रपतिको निजी सचिवालय)

१. कार्यालय समयभन्दा अगावै कार्यालय खोल्ने,
२. कार्यालय समय पश्चात कार्यालय बन्द गर्ने,
३. कार्यालयका विभिन्न शाखाहरुमा भएका टेवुल, फर्निचर आदिको सरसफाई गर्ने,
४. उपराष्ट्रपति तथा आफू भन्दा माथिका पदाधिकारीले लगाएको कामकाज गर्ने,
५. चिठी पत्र ओसार-पसार तथा फाइलिङ आदि गर्ने,
६. अन्य विविध कार्यहरु गर्ने
७. समय समयमा भएका मार्ग निर्देशनहरुको कार्यान्वयन गर्ने ।

#### ७. कार्यालय सहयोगी (प्रशासन)

१. कार्यालय समयभन्दा अगावै कार्यालय खोल्ने,
२. कार्यालय समय पश्चात कार्यालय बन्द गर्ने,
३. कार्यालयका विभिन्न शाखाहरुमा भएका टेवुल, फर्निचर आदिको सरसफाई गर्ने,

४. चिठी पत्र ओसार पसार तथा फाइलिङ आदि गर्ने,
५. विहान वेलुका पालो पहरा गर्ने,
६. अन्य विविध कार्यहरु गर्ने,
७. समय समयमा भएका मार्ग निर्देशनहरुको कार्यान्वयन गर्ने ।

## अनुसूचि २

### खर्चको विवरण(२०७२ चैत मसान्तसम्म) श्री उपराष्ट्रपतिको कार्यालय

सि.नं	खर्च शिर्षक	सर्वसञ्चित कोष तर्फको रु	कार्यालयको विनियोजनतर्फ रु
१	तलव	८६४,१९९,१००	५,७८७,६६२,१००
२	महंगी भत्ता	८,९९९,१००	२०२,९९,४,१००
३.	अन्य भत्ता		१७१,३२४,१००
४	पोशाक	३०,०००,०१००	५८५,८००,०१००
५	पानी विजुली	१२५,१५९,१००	४२४,७५१,१००
६	संचार महशुल	६९,३१०,१००	२३३,९७७,१००
७	इन्धन	५५३,७५५,१००	४५७,९७१,१००
८	सञ्चालन तथा मर्मत	८०५,२७२,१००	६२३,२५७,१००
९	विमा		१५९,८००,०१००
१०	कार्यालय सम्बन्धी खर्च	६८१,६६४,१००	१,४९०,६९६,१००
११	सार्वजनिक सम्पति रम्मत संभार		
१२	अन्य सेवा शुल्क		२,३७८,०४०,१००
१३	अन्य कार्यक्रम खर्च		२९८,३२०,१००
१४	भ्रमण खर्च	८१८,९७७,१००	५९२,४८४,१००
१५.	औषधी उपचार खर्च	१३४,१५८,१००	
१६.	इन्धन अन्य प्रयोजन	३४,५१०,१००	
१७.	परामर्श खर्च	२३१,१००,०१००	
१८	विविध खर्च	६९१,३५९,१००	१,२०४,५६२,१००

### पूँजिगत तर्फको खर्च

सि.नं	खर्च शिर्षक	खर्च रकम
१	भवन निर्माण	
२	फर्निचर्स तथा फिक्चर्स	५४०,०३१,१००
३	सवारी साधन	
४	मेशिनरी औजार	६९७,६५८,१००
५	पूँजिगत सुधार खर्च	
६	सफ्टवेर निर्माण र खरिद	१४९,१६०,१००